



## भवन निर्माण तथा घरनक्सा नियमन कार्यविधि, २०८१

### प्रस्तावना:

आठराई त्रिवेणी गाउँपालिका क्षेत्रभित्र निर्माण हुने भवन, घर, गोदाम, टहरा कम्पाउण्ड वाला वा यस्तै संरचनाको निर्माण कार्यलाई नियमन गर्नको लागि स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार यो मापदण्ड तर्जुमा गरी लागू गरिएको छ ।

### १. संक्षिप्त नाम र प्रारम्भ:

१) यस कार्यविधिको नाम "भवन निर्माण तथा घरनक्सा नियमन कार्यविधि, २०८१" रहेको छ ।

२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

३) यो कार्यविधि आठराई त्रिवेणी गाउँपालिका क्षेत्रभित्र लागू हुनेछ ।

### २. परिभाषा: विषय प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) "गाउँपालिका" भन्नाले आठराई त्रिवेणी गाउँपालिका सम्झनु पर्छ ।

(ख) "कार्यपालिका" भन्नाले आठराई त्रिवेणी गाउँपालिको कार्यपालिकालाई सम्झनु पर्छ ।

(ग) "कार्यालय" भन्नाले आठराई त्रिवेणी गाउँपालिका गाउँकार्यपालिको कार्यालयलाई सम्झनु पर्छ, सो शब्दले वडा समितिलको कार्यालयलाई समेत जनाउनेछ ।

(घ) "अध्यक्ष" भन्नाले आठराई त्रिवेणी गाउँपालिको प्रमुखलाई सम्झनु पर्छ ।

(ङ) "उपाध्यक्ष" भन्नाले आठराई त्रिवेणी गाउँपालिको उपाध्यक्षलाई सम्झनु पर्छ ।

(च) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले आठराई त्रिवेणी गाउँपालिको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।

(छ) "भवन" भन्नाले आवासीय, मिश्रित, औद्योगिक, ब्यापारिक, गोदामघर, टहरा, सिनेमा घर, कार्यालय भवन, सभागृह, अस्पताल, कम्पाउण्डवाल वा अन्य कुनै प्रयोजनको लागि बन्ने कुनै संरचना सम्झनु पर्छ ।

(ज) "नक्सा" भन्नाले भवन निर्माण सम्बन्धी सम्पूर्ण ड्रइङ डिजाइन सम्बन्धी रेखाचित्र र कागजात सम्झनु पर्छ ।

(झ) "भवनको वर्गीकरण" भन्नाले भवन ऐन २०५५ को दफा ८ ले बर्गीकरण गरेको क,ख,ग र घ वर्गका भवन सम्झनु पर्छ ।


(ञ) "भवन निर्माण" भन्नाले नयाँ बनाउने, पुरानो भत्काई पुनःनिर्माण गर्ने,तला थप गर्ने, मोहडा फेर्ने वा साविकको भवनमा झ्याल, ढोका, बार्दली, कौशी, दलान र उचाई आदि थपघट गरी बनाउने वा सो सम्बन्धि अन्य कार्य सम्झनु पर्छ ।




- (ट) "निर्माण सुपरीवेक्षक" भन्नाले भवन संरचना निर्माण गर्दा सुपरीवेक्षण गर्ने योग्यता पुगेको प्राविधिक सम्झनु पर्छ ।
- (ठ) "तला" भन्नाले भवन वा निर्माणको भुईंहरु वा भुईंदेखि सिलिङ्ग विचको भागलाई मानिनेछ ।
- (ड) "प्लान्थ एरिया" भन्नाले भूमिगत तला वा कुनै तलाको गारो सहितको सम्पूर्ण ढाकिएको क्षेत्रफललाई मानिनेछ ।
- (ढ) "उपयोग" भन्नाले : आवासिय, मिश्रित, व्यापारिक, शितभण्डार, गोदाकघर, संयुक्त आवासगृह, अस्पताल आदि जस्ता प्रयोजनलाई सम्झनु पर्दछ ।
- (ण) "उपयोग परिवर्तन" भन्नाले एक उपयोगवाट अर्को उपयोग गर्ने सम्झनु पर्छ ।
- (त) "भवन निर्माणको उचाई" भन्नाले समतल छानाको हकमा जमिनको सालाखाला सतहवाट भवन वा भवन निर्माणको माथिल्लो सतह सम्मको उचाई वा सम्बन्धित अधिकारीले तोके बमोजिमको उचाई सम्झनु पर्छ ।
- (थ) "कार्यविधि" भन्नाले आठराई त्रिवेणी गाउँपालिकाले स्वीकृत गरी लागु गरेको घर नक्सा पास सम्बन्धि कार्यविधिलाई सम्झनु पर्छ ।
- (द) "मापदण्ड" भन्नाले कार्यपालिकावाट स्वीकृत मापदण्डलाई सम्झनु पर्छ ।
- (ध) "जग्गा उपयोग प्रतिशत" (Ground Coverage) भन्नाले भवनको भुईं तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशतलाई सम्झनु पर्दछ ।
- (न) "भुईं क्षेत्रको अनुपात (FARM Floor Area Ratio)" भन्नाले भवनको सम्पूर्ण तलाहरुमा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई सम्झनु पर्दछ ।

भुईं क्षेत्रको अनुपात (**FAR**) =  $\frac{\text{सबै भुईं (तला) हरुको सम्पूर्ण ढाकिएको क्षेत्रफल}}{\text{प्लटको क्षेत्रफल}}$

- (प) "सडकको अधिकार क्षेत्र (Right Of Way)" भन्नाले ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाईलाई सम्झनु पर्दछ ।



(फ) "सेट ब्याक" भन्नाले आफुले कार्यविधि जग्गामा भवन बनाउँदा साँध सीमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाड्नु पर्ने न्युनतम दुरीलाई जनाउँदछ ।



- (व) "आंशिक निर्माण सम्पन्न" भन्नाले उपयोग गर्न मिल्ने गरी न्युनतम एक तला निर्माण भएको भवनलाई जनाउँदछ ।
- (भ) "प्राविधिक समिति" भन्नाले कार्यपालिकाले गठन गरेको समितिलाई सम्झनु पर्दछ ।
- (स) "प्राविधिक कर्मचारी" भन्नाले गाउँकार्यपालिकाले भवन निर्माण तथा घर नक्सा सम्बन्धी काम गर्नका निम्ति जिम्मेवारी प्राप्त प्राविधिक कर्मचारीलाई सम्झनु पर्छ ।

*[Signature]*



- (य) "निर्माण ब्यवसायी" भन्नाले कार्यपालिकामा सुचिकृत भै इजाजत प्राप्त निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मी, ज्यामी आदिलाई सम्झनु पर्छ ।
- (र) "अभिलेखीकरण" भन्नाले यो कार्यविधि लागु हुनु भन्दा अगाडी निर्माण इजाजत लिई वा नलिई तत्कालिन भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण सम्पन्न भएका भवनहरूलाई यस नगरपालिकामा अभिलेख दर्ता गर्ने कार्यलाई जनाउदछ ।

नक्सा पास नगराई भवन निर्माण गर्न नहुने:

- (१) कसैले पनि गाउँपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुदैन । तर गाउँपालिकाले तोकेको क्षेत्र र संरचनाको हकमा नक्सा पास नगराई पनि भवन निर्माण गर्न बाधा पर्ने छैन ।
- (२) गाउँपालिकाले भू-जोखिमको संवेदनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी तथा भवन निर्माण सम्बन्धी मापदण्ड तोक्नु पर्नेछ र त्यस्तो मापदण्डको अधिनमा रही तोकिएको क्षेत्रमा मात्र भवन निर्माण गर्ने स्वीकृति दिन सक्नेछ ।
- (३) कार्यपालिकाले भू-उपयोग क्षेत्रको संवेदनशीलताको आधारमा मापदण्ड बनाई गाउँपालिकाको विभिन्न क्षेत्रको वर्गीकरण गर्न सक्नेछ । त्यस्तो वर्गीकृत क्षेत्रमा भवन निर्माण गर्न सो सम्बन्धी कार्यपालिकाले तोकेको मापदण्ड पूरा गरेको खण्डमा मात्र अनुमति दिनेछ ।
- (४) गाउँपालिकाको पूर्व स्वीकृति नलिई भवनमा लागि जग्गाको खण्डीकरण वा प्लटिङ्ग गर्न पाइने छैन । त्यसरी स्वीकृति नलिई प्लटिङ्ग गरेमा जग्गा बिक्रि वितरणको सिफारिस नदिन सक्नेछ ।
- (५) गाउँपालिकाले कार्यविधि क्षेत्रमा रहेको भवनहरूको वर्गीकरण गरी भूकम्प वा विपद्का दृष्टिले जोखिमयुक्त भवनहरूलाई पुन निर्माण गर्न, प्रबलीकरण (रेट्रोफिटिङ्ग) गर्न वा भत्काउन आदेश दिन सक्नेछ ।
- (६) गाउँपालिकाले प्रचलित कानून र नेपाल सरकारले तोकेको मापदण्ड विपरित नहुने गरी ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्विक दृष्टिले महत्वपूर्ण देखिएका कुनै बस्ति वा सोको कुनै क्षेत्रमा बन्ने भवनको उचाई, सेटब्याक, छानो, अग्रभाग, निर्माण सामग्रीका किसिम, रंग वा कला झल्किने गरी भवन निर्माणको मापदण्ड तोक्न सक्नेछ ।
- (७) गाउँपालिकाले कार्यविधि सबै क्षेत्र वा कुनै क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बन्ने भवनहरूको लागि जग्गा तथा भवनको प्रकृति, आकार प्रकार र क्षेत्रफलको आधारमा समान ढाँचाको नमूना नक्शा तयार गर्न र सेवाग्राहीको लागि आफ्ना प्राविधिक कर्मचारीबाट नक्सा तयार गरी निःशुल्क उपलब्ध गराउन सक्नेछ ।

४. अनुमतिको लागि दरखास्त दिनुपर्ने:

- (१) गाउँपालिका क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्ति वा सरकारी कार्यालयले भवन निर्माण गर्ने अनुमतिको लागि भवनको नक्सा र नक्शा किताब सहित कार्यपालिकाले तोकेको ढाँचामा लाग्ने दस्तुर तिरी कार्यालयमा दरखास्त दिनु पर्नेछ ।



स्पष्टिकरण: यस परिच्छेदको प्रयोजनको लागि "सरकारी कार्यालय" भन्नाले राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, संघिय संसद, प्रदेश सभा, संवैधानिक तह, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, प्रदेश प्रहरी लगायतका सबै सरकारी कार्यालय र अदालतलाई समेत सम्झनु पर्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि भवन निर्माण गर्ने अनुमतिका लागि दरखास्त दिँदा कुनै सरकारी तह ले राष्ट्रिय सुरक्षाको दृष्टिले भवनले नक्सा पेश गर्न नमिल्ने भएमा त्यस्तो दरखास्तमा भवनको लम्वाई, चौडाई, उचाई र तल्ला तथा जम्मा क्षेत्रफल मा उल्लेख गर्न सक्नेछ ।

(३) भवन निर्माण गर्ने घरधनीले अनुमतिका लागि दरखास्त दिँदा नक्सा सहित देहायको कागजात समेत संलग्न गरी तोकिएको ढाँचामा दरखास्त दिनु पर्दछ ।

(क) नक्सा कितावले तोकेको ढाँचाको नक्सा पास अनुमति दरखास्त

(ख) निर्माण गरिने घरको आर्किटेक्चरल नक्सा तिन प्रति (Site plan, Location plan, Floor plans, Elevations, sectional details(as directed), ground coverage)

(ग) स्ट्रक्चरल नक्सा र डिजाईन तिन प्रति

(घ) नक्सा तयार गर्ने प्राविधिकको योग्यताको प्रमाण पत्र एक प्रति

(ङ) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि एक प्रति

(च) चालु आर्थिक वर्षको एकिकृत कर मालपोत-भूमिकर तिरेको रसिदको प्रतिलिपि एक प्रति

(छ) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि एक प्रति

(ज) किता नं. स्पष्ट भएको नापी ब्लु प्रिन्टको नापी नक्सा एक प्रति

(झ) घर नक्सा तयार गर्ने प्राविधिकको कार्यपालिकाको कार्यालयमा व्यावसाय दर्ता र नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि एक प्रति

(ञ) नक्सा पास तथा निर्माण इजाजतको लागि मञ्जुरीनामाको हकमा वडा अध्यक्षको रोहवरमा मञ्जुरीनामा गरेको पत्र र मञ्जुरीनामा दिने लिनको सहि छाप भएको कवुलियतनामा ।

(ट) सम्बन्धित वडा कार्यालयबाट घर निर्माण अनुमति वा अभिलेखीकरण गर्ने व्यहाराको सिफारिस पत्र

(ठ) क र ख वर्गको भवनको लागि थप पेश गर्नुपर्ने कागजातहरू:

(अ) इलेक्ट्रीकल डिजाइन नक्सा ३ प्रति

(आ) स्यानिटरी र प्लम्बीड डिजाइन नक्सा ३ प्रति

(ड) बाटोको लागि मञ्जुरीनामा दिएको अवस्थामा वडा अध्यक्षको रोहवरमा मञ्जुरीनामा गरेको पत्र मञ्जुरीनामा दिने बाटो परेको जग्गाको लालपुर्जा, चालु आर्थिक वर्षको सम्पत्ति कर तथा भूमिकर (मालपोत) तिरेको रसिद तथा किता नापी नक्साको प्रमाणित प्रतिलिपि एक एक प्रति

(ढ) गुठीको जग्गा भए सम्बन्धित गुठीको सिफारिस पत्र



- (ग) नक्सावाला मोही भएमा जग्गा सुरक्षित राखिएको भए सम्बन्धित तह को स्वीकृती पत्र
- (त) वारेश राखी नक्सा पास गर्ने भएमा वारेशनामाको साथमा वारेशको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी एक प्रति
- (थ) पासपोर्ट साईजको फोटो ३ प्रति
- (द) घर निर्माणको लागि तिरेको विभिन्न शिर्षकका दस्तुर र धरौटी वापतको रकमको रसिदको प्रतिलिपी एक प्रति
- (ध) माथि उपदफा (३) मा जे सुकै लेखिएको भएता पनि कार्यालयले आवश्यकता महसुस गरी अन्य थप कागजात खोजी गरेको खण्डमा त्यस्तो कागजातहरू घरधनीले उपलब्ध गराउनु पर्नेछ ।
- (४) भवनको तला थप गर्न चाहाने घरधनीहरूले अनुमतिको लागी दरखास्त दिदाँ देहायका थप कागजात संलग्न गरी निवेदन दिनुपर्नेछः
- नयाँ निर्माणका लागि आवश्यक कागजातहरू
  - स्वीकृत भएको नक्सा र प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  - नापी नक्सामा देखिने घरको सम्बन्धमा प्रस्तावित तला थप घरको नक्सा सहित साविक घरको सबै प्लान, चारै तर्फ मोहडा, सबैभन्दा अग्लो स्थानको क्रस सेक्सन, साइट प्लान सहितको नक्सा ३ प्रति
- (५) साविकको घर भत्काई नयाँ घर बनाउन चाहाने घरधनीहरूले अनुमतिको लागी दरखास्त दिदाँ देहायका थप कागजात संलग्न गरी निवेदन दिनुपर्नेछः
१. नापी नक्सामा नदेखिने तर नक्सा पास हुनु पर्ने भवन भए पास नक्साको प्रतिलिपी १ प्रति
  २. नापी नक्सामा देखिने तर नक्सा पास नभएको भवन भए भृष्कतप्लन घग्भिप्लन को भुई तलाको प्लान, चारै तर्फको मोहडा र साइट प्लान समेतको नक्सा ३ प्रति
  ३. भत्काउने भवनको चारै मोहडा र छाना सहितको फोटोहरू
  ४. नयाँ निर्माणको लागि आवश्यक पर्ने सबै कागजातहरू
  ५. नक्सामा खुलाउनु पर्ने नयाँ भवन निर्माण गर्ने नक्शामा अन्य कुराहरूको अतिरिक्त सो भवनको छुट्टै चर्पी र सकपिट तथा त्यस्तो भवन अर्को भवनसँग जोडी बनाउने भएमा सो भवनको छुट्टै किलास रहने गरी खुलाउन पर्नेछ ।

#### निर्माण मापदण्ड

- (१) १२"×१२" को पिलरमा बढीमा ३.५ तलामा नबढ्ने गरी तला थपको लागि स्वीकृती दिने
- (२) घरको प्लिनथ क्षेत्रफल १००० वर्ग फीट भन्दा बढी वा राष्ट्रिय भवन निर्माण आचार संहिता अनुसार भवन निर्माण फरक भएमा Structural Analysis अनिवार्य रूपमा गरी सो को प्रतिवेदन समेत नक्सासाथ पेश गर्नु पर्नेछ ।



- (३) भविष्यमा बाटो जान सक्ने जग्गाहरू भन्दा अगाडि घरहरू निर्माण गर्दा बाटो लाई ब्लक नहुने गरी मात्र त्यस्ता ठाँउहरूमा नक्शा-पासको स्वीकृती दिने । टुङ्गिएको बाटो लाई अवरोध हुने गरी संरचना तथा नयाँ घरहरू निर्माण गर्न स्वीकृत नदिने ।
- (४) नापीको नक्सामा छुटेको तर परापूर्व काल देखि चलि आएको गोरेटो बाटोलाई पनि भविष्यमा मोटर जाने बाटो बनाउन बाधा नपर्ने गरी बाटोको केन्द्रबाट ३ मीटर दायाँ बायाँ छाड्नु पर्ने ।
- (५) सार्वजनिक पाटी/पौवा/पोखरी/कुवा/पुरातात्विक सांस्कृतिक सम्पदाहरू/चिहान आदिबाट चारै तर्फ ५ मिटर छोडेर मात्र भौतिक संरचनाहरू निर्माण गर्न पाइनेछ ।
- (६) वन्ने घरमा झ्याल, ढोका, भेन्टिलेशन वा अन्य कुनै खुल्ला भाग राख्न परेमा अरुको जग्गाको तर्फ, सार्वजनिक बाटोतर्फ वा चोकतर्फ कम्तिमा १.५० मी. (५ फी.) जग्गा छाड्नु पर्नेछ । यदि अरुको जग्गातर्फ भेन्टिलेशन राख्नु परेको खण्डमा लिखित मन्जुरीनामा दिएमा मात्र राख्न दिइनेछ । तर मञ्जुरीनामाको आधारमा अरुको जग्गातर्फ झ्याल राख्न दिइने छैन । वरुण्डा राख्नु पर्दा जग्गाको साँधबाट वरुण्डाको छेउसम्म कम्तिमा १ मी. छाड्न पर्नेछ ।
- (७) बढीमा ४ व.मी. (४३ व.फी.) र उचाई २.४० मी. (८ फी) सम्मको शौचालय आफ्नो जग्गामा घरको खुल्ला भागमा बनाउन छुट दिइनेछ । साथै सौचालय र सेप्टिक ट्याङ्क र सोक पिटको लागि जग्गाको सिमाना बाट ०.९० मी. (३ फी.) पर हुनु पर्नेछ । तर कोर एरियामा उक्त ०.९० मी. (३ फी.) छाड्न अनिवार्य हुने छैन । बाटोतर्फको खुल्ला भागमा भने कुनै निर्माण कार्य गर्न दिइने छैन ।
- (८) छानाबाट आउने वर्षाको पानी तपकिन छानादेखि जमीनको मूल पाइप वा ढलसम्म पाइपद्वारा आफ्नो जग्गाबाट अनिवार्य रूपमा लाने व्यवस्था गर्नु पर्नेछ ।
- (९) सार्वजनिक बाटो, चोक वा सेट व्याक क्षेत्रभित्र कुनै पनि सिढिहरू निर्माण गर्न दिइने छैन ।
- (१०) भन्याङ्ग छोप्ने भाग (यदि कुनै कोठा नजोडिएमा) पारापेट वाल, पानी ट्याङ्की र यसलाई अड्याउन बनाइएका कुनै निर्माणहरू, सोलार सम्बन्धी उपकरण, भेन्टिलेशन र एअरकन्डिसन सम्बन्धिका उपकरणहरू समेत उचाईमा गणना गरिने छैन ।
- (११) घरको प्लिनथ लेभल बाटोको लेभलबाट वा वरिपरि जमीनको सतहबाट कम्तीमा ०.३० मी. माथि हुनु पर्नेछ । तर पालिकाबाट कुनै बाटोको योजना भएमा प्लिनथ लेभल पालिकाले तोक्न सकिनेछ ।
- (१२) ९२.९० वर्ग मिटरभन्दा बढी प्लिनथ एरीया भएका वा तीन तलाभन्दा बढी वा स्ट्रक्चरल स्प्यान ४.५ मिटरभन्दा बढी, स्ट्रक्चरमा जटिलता रहेका र धेरै मानिसहरूको आवतजावत हुने महत्वपूर्ण प्रयोनका भवनहरूको ढाँचा, नक्सा, संरचना विश्लेषण (Structural Analysis) तथा विशेष सुविधाहरूको डिजाइन निर्माण सुपरीवेक्षण आर्किटेक्ट वा इन्जिनियरबाट गराउनु पर्नेछ ।

[Illegible text]



(१३) सबै किसिमका भवनहरूको निर्माणमा नगरपालिकामा नियमपूर्वक दर्ता भएका भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी आधारभूत तालिमप्राप्त कालिगढ, मिस्त्री. वा ठेकेदारहरूको संलग्नता हुनु पर्नेछ ।

(१४) क्षेत्रफल र उचाई सम्बन्धी सिमा देहाय अनुरूप तोकिएको छः

- क्षेत्रफल र उचाई सिमा सम्बन्धमा तोकिएका "भुई क्षेत्रको अनुपात" (F.A.R) बमोजिम हुनु पर्नेछ । गाउँपालिकाको सम्पूर्ण क्षेत्रहरूमा हाल लाई "भुई क्षेत्रको अनुपात" (F.A.R) अनुसुची २ अनुसार कायम गरिएको छ ।
- गाउँपालिकाको विभिन्न भू-उपयोग क्षेत्रहरूमा भवन बनाउन घडेरी/प्लटको आवश्यक न्यूनतम क्षेत्रफल ०-२-२-० (रोपनी) (८० व.मी.) हुनु पर्नेछ । तर हालको निर्माण मापदण्ड लागु हुनु अगाडी कित्ता काट भइ भोगचलन हुदै आएका घडेरीरप्लटहरूको हकमा न्यूनतम क्षेत्रफल ०-१-२-० (रोपनी) हुनु पर्नेछ साथै ०-१-२-० (रोपनी) क्षेत्रफलभन्दा घटीको घडेरी/प्लटमा RCC फ्रेम स्ट्रक्चर बाहेकका भवन बनाउन अनुमति दिन सकिनेछ ।

(१५) भन्याङ्गको चौडाई कम्तीमा पनि तल तालिकामा देखाए बमोजिम हुनु पर्नेछ ।

सि.नं.	घरको प्रकार	भन्याङ्गको आवश्यक चौडाई कम्तीमा
१.	आवासीय प्रयोजन	०.९० मी. (३ फी.)
२.	व्यवशायीक प्रयोजन	१.२ मी. २ तल्लासम्म १.५० मी. (५ फी.) (२ तल्ला भन्दा बढीमा)
३.	शैक्षिक संस्थाहरू	१.२ मी. (४ फिट) २ तल्लासम्म १.८ मी. (६.० फी.) (२ तल्ला भन्दा बढीमा)
४.	सरकारी, गैर-सरकारी र अन्य	१.८ मी. (६.० फी.) (२ तल्ला भन्दा बढीमा)

(आवासीय प्रयोजनका भवनहरूमा (Tread) को चौडाई कम्तीमा ०.२३ मी. (९ इञ्च) र अन्य प्रयोजनको भवनहरूमा (Tread) को चौडाई कम्तीमा ०.३० मी. (१ फी.) हुनु पर्नेछ । कुनै पनि प्रकारका भवनहरूमा (Riser) को उचाई बढीमा ०.२० मी. (८ इञ्च) भन्दा बढी हुनु हुँदैन ।)

(१६) आगलागी सुरक्षाको व्यवस्था:

१. भवनमा आवश्यक संख्यामा भन्याङ्गको व्यवस्था गर्नु पर्नेछ ।
२. आवासीय घरहरूमा बाहेक अन्य भवनहरूमा बाहिर निस्कने ढोका आगलागीको बेला चेपमा पर्न सक्ने हुँदा बाहिरतर्फ खुल्ने हुनु पर्दछ । ढोका वा मूल ढोका रहने स्थान अन्य ढोकाबाट वा पेसेजबाट नछेकिने हुनु पर्दछ ।



३. सभा भवन (Assembly) भवन र सिनेमा भवनको लागि सेट व्याक: यस्ता भवनहरूमा आगलागीको वेला सुरक्षाको लागि सबैतर्फ कम्तिमा ३ मी (१० फी.) सेट व्याक छाड्नु पर्नेछ ।

४. Hazardous भवनको लागि सेट व्याक: हाजार्डस भवनहरूमा सुरक्षाको लागि सबै साइडतर्फ कम्तिमा ४.५ मी (१५ फी.) सेटव्याक छाड्नु पर्नेछ ।

(१७) विद्युत लाइन सम्बन्धी व्यवस्था तथा विद्युत नियमावली र छोड्नुपर्ने दूरी देहाय बमोजिम हुने छः भवन निर्माणको स्वीकृत दिने क्रममा विद्युत प्राधिकरणको पोल, तार र हाई टेन्सन लाईन आदि पर्ने ठाउँमा विद्युत व्यवस्था नियमावली २०५० अनुसार सेट व्याक लाइन लगाइनेछ । विद्युत व्यवस्था नियमावली परिवर्तन भएमा सो परिवर्तित नियमलाई नै नगरपालिकाले लागु गर्ने छ । साथै घर निर्माण गर्दा सडक बत्ति स्टैण्डको व्यवस्था गरेर घर धनी आफैले सडक बत्ति राख्नु पर्नेछ ।

- कुनैपनि भवन विद्युत प्रसारण वा विद्युत वितरण लाइनका तारहरूबाट विद्युत नियमावली २०५० अनुसार नेपाल विद्युत प्राधिकरणले तोकेको दूरी छाडि मात्र निर्माण गर्न पाइने छ ।
- २३०/४०० भोल्टेजदेखि ११ हजार भोल्ट सम्मको नाङ्गो तार छेउबाट विद्युत नियमावली २०५० अनुसार नेपाल विद्युत प्राधिकरणले तोकेको दूरी छाडि मात्र निर्माण गर्न पाइने छ ।
- १३२ KVA सम्मको तार छेउबाट विद्युत नियमावली २०५० अनुसार नेपाल विद्युत प्राधिकरणले तोकेको दूरी छाडि मात्र निर्माण गर्न पाइने छ ।

(१८) जग्गाधनी प्रमाण-पूर्जा देहाय अनुरूप हुनेछः

- (१) जग्गा जसको नाममा छ उसैको नाममा मात्र निर्माण स्वीकृति प्रमाण-पत्र दिइनेछ । तर अरुको हकभोगको जग्गामा निर्माण गर्ने भए निजको हकभोगको निस्सा र निस्सा सहित लिखित मन्जुरीनामा पेश गर्नु पर्नेछ ।
- (२) नक्सामा जग्गाको नाप र आकार, जग्गा धनी प्रमाण पूर्जामा देखाइएको जग्गाको क्षेत्रफल र नापी नक्सा एक आपसमा दुरुस्त हुनु पर्नेछ । कथंकदाचित यी तिनै वस्तुहरूमा मेल हुन नआएमा जुन चाहि सबभन्दा कम देखिन्छ त्यसैलाई आधार मानिनेछ ।
- (३) यदि जग्गाको नाप र आकार, जग्गा धनी प्रमाण पूर्जाको क्षेत्रफल र नापी नक्शा एक आपसमा मेल नभएको खण्डमा चारैतिरको सँधियारहरूले सँधियारहरूको कुनै भाग नचर्चेको भनी लिखित



मञ्जुरीनामा दिएमा नक्शा पास गरिनेछ । तर यस्तो स्थितिमा सार्वजनिक जग्गातर्फ मिचिएको वा नमिचिएको गाउँपालिकाले हेर्नेछ ।

१९. नक्शामा निम्न कुराहरु स्पष्ट दर्शाइएको हुनु पर्नेछ:

(क) प्रत्येक फ्लोर प्लान (१:१०० स्केलमा), मिटरमा/ (१:९८ स्केलमा), फिटमा ।

(ख) चार मोहडा (१:१०० स्केलमा), मिटरमा / (१:९८ स्केलमा), फिटमा ।

(ग) भन्याङ्ग देखिने र जगदेखि भवनको सबभन्दा उच्च विन्दुसम्मको उचाई देखाइएको सेक्शन (१:१०० स्केलमा), मिटरमा / (१:९८ स्केलमा), फिटमा ।

(घ) साइट प्लान (१ रोपनीभन्दा कम जग्गालाई १:१०० स्केल, १-३ रोपनीलाई १:२०० स्केल र ३ रोपनीभन्दा बढी जग्गालाई १:४०० स्केलमा), मिटरमा/ (१ रोपनीभन्दा कम जग्गालाई १:९६ स्केल, १-३ रोपनीलाई १:१९२ स्केल र ३ रोपनीभन्दा बढी जग्गालाई १:३८४ स्केलमा), फिटमा ।

(ङ) लोकेशन प्लान ।

(च) संरचनागत रेखांकन (Structural drawing) मा पेश हुनु पर्ने नक्शाहरु:

क) जग (foundation trench) को प्लान र सेक्शन ।

ख) कोलमको प्लान र सेक्शन ।

ग) विमको प्लान र सेक्शन ।

घ) भन्याङ्गको प्लान र सेक्शन ।

ङ) स्ल्याबको प्लान र सेक्शन ।

च) क्यान्टिलेभरको सेक्शन ।

(२०) भवनमा राखिने थप संरचना

कुनै पनि भवनमा होर्डिंग बोर्ड, टावर आदि राख्न गाउँपालिकाको पूर्वस्वीकृति लिनु पर्नेछ । भवनको स्ट्रक्चरल डिजाइनमा नै यस्ता संरचनाहरुको भारतलाई समावेश गरेको भए र शहरको स्वरूपमा नकारात्मक असर नपर्ने प्राविधिक समितिको सिफारिसमा मात्र भवनमा यस्ता संरचनाहरु जडान गर्न दिइनेछ ।

९. हक भोगको निस्सा वा मञ्जुरीको लिखत पेश गर्नुपर्ने:

(१) भवन निर्माण गर्ने अनुमतिको लागि दरखास्त दिँदा आफ्नो हक भोग भएको जग्गामा भवन निर्माण गर्ने भए हक भोगको निस्सा र अरुको हकभोग र स्वामित्व र भएको जग्गामा भवन निर्माण गर्नु पर्ने भए देहाय बमोजिम गर्नुपर्नेछ ।



(क) यस कार्यविधि बमोजिम अरुको स्वामित्व र हकभोगको जग्गामा घर बनाउँदा त्यस्तो स्वामित्व र हकभोग भएको जग्गाधनी आफैँ कार्यालयमा उपस्थित भई प्रमुख प्रशासकिय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीको रोहवरमा कार्यविधि स्वामित्व र हकभोगको जग्गामा भवन निर्माण गर्न दिने मञ्जुरीनामा दिनुपर्ने वा प्रचलित कानून बमोजिमको अधिकृत वारेशनामा समावेश गर्नु पर्नेछ ।

(ख) त्यस्तो मञ्जुरीनामा दिँदा जग्गाको पुरै क्षेत्रफल वा आंशिक क्षेत्रमा भवन निर्माण गर्न मञ्जुरीनामा बाँकी क्षेत्रफलमा भवन निर्माण गर्ने मापदण्डमा प्रतिकुल हुने गरी त्यस्तो मञ्जुरीनामा दिन पाइने छैन ।

(ग) भवन निर्माणका लागि मञ्जुरीनामा दिएको क्षेत्रफलको स्वीकृत सम्पत्ति कर घर निर्माण गर्ने ब्यक्तिले तिर्नु पर्नेछ र घर नक्सा शाखाले तत्काल सो को जानकारी कर शाखामा गराउनु पर्नेछ ।

(२) यस दफामा जे सुकै भनिएता पनि नक्सा पास गर्ने प्रयोजनको निमित्त आवश्यक मापदण्ड पुरा गर्ने उदेश्यले मात्र कसैको जग्गा लिज र भाडामा लिन पाइने छैन ।

#### ८. जाँचबुझ गर्ने:

दफा ४ बमोजिम भवन निर्माण गर्ने अनुमतिको लागि दरखास्त परेको ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले सो दरखास्त रीतपूर्वक छ छैन जाँचबुझ गरी वा गर्न लगाई कुनै रीत नपुगेको भए पुर्याउन लगाई रीत पूर्वकको दरखास्त परे देहाय बमोजिम गर्नु पर्नेछ,

(क) त्यस्तो भवनको निर्माणबाट संधियार कसैलाई मर्का पर्ने भए आफूलाई मर्का परेको विवरण खुलाई १५ दिनभित्र उजुर गर्न आउनु भनी नगरकार्यापालिका कार्यालय, सार्वजनिक स्थान, संधियारको घर दैलो र भवन निर्माण हुने ठाउँमा सबैले देखे गरी सूचना टाँसिनेछ ।

(ख) खण्ड (क) बमोजिमको सूचनामा उल्लेखित म्याद नाघेको तिन दिनभित्र इन्जिनियर वा सब इन्जिनियर, अमिन र अन्य कर्मचारी समेतलाई संयुक्त रुपमा खटाई दरखास्तमा उल्लेख भए बमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जाँच गर्न लगाउने छ ।

#### ९. प्रतिवेदन पेश गर्ने:

दफा ७ को खण्ड (ख) बमोजिम खटिएका कर्मचारीले नेपाल सरकारबाट स्वीकृत बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्डलाई समेत आधार मानी कार्यविधि स्वीकृत भवन निर्माण मापदण्ड अनुसार गर्न मिल्ने नमिल्ने कुराको जाँचबुझ गर्नका लागि सम्बन्धीत वडा अध्यक्षको रोहवरमा सर्जिमिन गरी सर्जिमिनमा उपस्थित भएका ब्यक्तिले भनेका कुराहरू समेत खुलाई सर्जिमिन मुचुल्का तयार गरी



दरखास्तमा उल्लेख भए वमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने व्यहोरा खुलाई त्यसरी जीवबृद्ध गर्न खटिएका मितिले १५ दिनभित्र नगरपालिका समक्ष प्रतिवेदन प्रतिवेदन पेश गर्नु पर्नेछ ।

१०. अनुमति दिने:

- (१) दफा ७ को खण्ड (क) वमोजिम उजुरी नपरेकोमा दफा ८ वमोजिम प्रतिवेदन प्राप्त भएको मितिले सात दिनभित्र प्रमुख प्रशासकिय अधिकृतले भवन निर्माण ागने अनुमति दिनु पर्नेछ ।
- (२) दफा ७ को खण्ड (क) वमोजिम कसैको उजुरी परी हक वेहकमा निर्णय दिनु पर्ने अवस्थामा बाहेक दफा ६ वमोजिम प्रतिवेदन प्राप्त भएको मितिले ३० दिनभित्र प्रमुख प्रशासकिय अधिकृतले भवन निर्माणको अनुमति दिनु पर्नेछ ।
- (३) दफा ७ को खण्ड (क) वमोजिम परेको उजुरीबाट भवन निर्माण गर्ने जग्गामा तेरो मेरो परी हक वेहक छुट्याउनु पर्ने देखिन आएका त्यस्तो उजुरी परेको मितिले पैतिस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष पुनरावेदन गर्न जानु भनी पर्चा खडा गरी सम्बन्धित पक्षलाई सुनाउनु पर्नेछ । तर त्यस्तो जग्गामध्ये केहि भागमा मात्र विवाद परेको र त्यस्तो विवाद परे जतिको जग्गामा अदालतबाट ठहरे वमोजिम हुने गरी बाँकी जग्गामा भवन निर्माण गर्न मन्जुर गरी अर्को नक्सा सहित दरखास्त दिएमा त्यस्तो दरखास्त प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रमुख प्रशासकिय अधिकृतले अनुमति दिन सक्नेछ ।
- (४) यस दफा वमोजिम भवन निर्माण गर्ने अनुमति दिँदा लाग्ने दस्तुर नगरपालिकाको आर्थिक ऐनमा तोके वमोजिम हुनेछ ।
- (५) प्रमुख प्रशासकिय अधिकृतले आफु मातहत कार्यरत अधिकृत स्तरको कर्मचारीलाई नक्सा सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
- (६) सार्वजनिक, क तथा ख वर्गका ५ तला भन्दा अग्ला भवन तथा संरचना निर्माण गर्न सम्बन्धित भवन तथा संरचना निर्माणकर्ताले माटो परिक्षण गराई सोहि अनुसारको प्रेशित स्ट्रकचरल डिजाइन र प्राविधिक समितिको सिफारीसमा निर्माण गर्म अनुमति दिइनेछ ।

१. नक्सा पास गर्ने:

- (१) दफा ९ वमोजिम प्रमुख प्रशासकिय अधिकृतले कुनै भवन निर्माण गर्न अनुमति दिँदा त्यस्तो भवनको नक्सा समेत पास गरिदिनु पर्नेछ ।
- (२) उपदफा (१) वमोजिम प्रमुख प्रशासकिय अधिकृतले कुनै भवनको नक्सा पास गर्दा भौतिक विकास योजना र यस कार्यविधि वमोजिम निर्धारित मापदण्ड अनुकूल हुने गरी नक्सामा आवश्यक थपघट गरी पास गर्न सक्नेछ ।

*(Handwritten signature)*

*(Official stamp)*



### १२. नक्सामा हेरफेर गर्नु परेमा:

दफा १० बमोजिम पास भएको नक्सामा पछि केहि हेरफेर गर्नु परेमा तल्ला थप्ने, मोहडा बदल्ने वा लम्बाई, चौडाई बढाउने कुरा बाहेक प्रचलित कानून बमोजिम निर्धारित मापदण्डमा प्रतिकूल असर नपर्ने गरी अन्य कुरा गर्नको लागि प्रमुख प्रशासकिय अधिकृतले सुरु नक्सा पास दस्तुरको १० प्रतिशत रकम लिई नक्सामा हेरफेर गरी स्वीकृति दिन सक्नेछ ।

तर तल्ला थप्ने, मोहडा बदल्ने वा लम्बाई, चौडाई बढाउने कार्यको लागि निर्धारित मापदण्ड अनुकूल हुने गरि संशोधित नक्सा पेश गरेमा नगरपालिकाले निर्धारण गरेको थप दस्तुर लिई स्वीकृत गर्न सक्नेछ ।

तल्ला थप प्रयोजनको लागी इजाजत प्राप्त नगरी तर स्वीकृत नक्सा बमोजिम तला थप गरेको भवनको लागि भवन मापदण्ड अनुरूप निर्माण भएको हकमा नक्सा पास दस्तुरको २० प्रतिशत थप दस्तुर लिई निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गरिनेछ ।

### १३. सूचना दिने:

यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ बमोजिम प्राप्त प्रतिवेदन अनुसार वा अन्य कुनै कारणले भवन निर्माण गर्न अनुमति दिन नमिल्ने भएमा प्रमुख प्रशासकिय अधिकृतले त्यसको कारण खुलाई त्यस्तो प्रतिवेदन प्राप्त भएको मितिले सात दिनभित्र दफा ४ बमोजिम भवन निर्माण गर्न अनुमतिको लागि दरखास्त दिने व्यक्ति वा सरकारी तह लाइ लिखित सूचना दिनु पर्नेछ ।

### १४. उजुरी दिन सक्ने:

- (१) दफा ९ बमोजिमको म्यादभित्र अनुमति नपाएमा त्यस्ता म्याद नाघेको मितिले र दफा १२ बमोजिम दिएको सूचना नबुझेमा नबुझ्ने पक्षले ३५ दिनभित्र प्रमुख समक्ष उजुरी दिन सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम कुनै उजुरी परेमा प्रमुखले सो सम्बन्धमा जाँचबुझ गरी भवन निर्माणको अनुमति दिनु पर्ने देखिएमा यथाशीघ्र अनुमति दिनको लागि प्रमुख प्रशासकिय अधिकृतलाई लिखित निर्देशन दिनु पर्नेछ ।

### १५. भवन निर्माण गर्नु पर्ने अवधि:


- (१) भवन निर्माण गर्न अनुमति पाएको व्यक्ति वा सरकारी कार्यालयले त्यसरी अनुमति पाएको मितिले दुई वर्षभित्र त्यस्तो भवन निर्माण गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको म्यादभित्र भवन निर्माण गर्न नसकिने भएमा सोको कारण खुलाई त्यस्तो म्याद सकिनु अगावै म्याद थपको लागि प्रमुख प्रशासकिय अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।



- (३) उपदफा (२) बमोजिम कुनै दरखास्त परेमा प्रमुख प्रशासकीय अधिकृतले नक्सा पास दस्तुरको छ प्रतिशत दस्तुर लिई दुई वर्षको अवधिको लागि भवन निर्माण गर्ने म्याद गर्न सक्नेछ ।
- (४) दुई वर्षको अवधिभित्र म्याद थपको दरखास्त नपरी भवन निर्माण गर्ने अवधि समाप्त भई मापदण्ड बमोजिम भवन निर्माण सम्पन्न (आंशिक वा पूर्ण) भएमा सुरु नक्सा पास दस्तुरको १० प्रतिशत रकम लिई निर्माण सम्पन्न (आंशिक वा पूर्ण) प्रमाण पत्र दिइनेछ ।

१५. जाँचबुझ र कारवाही:

- (१) गाउँपालिका क्षेत्रमा कसैको निर्माण गरेको वा गरिरहेको भवनको सम्बन्धमा देहायको कुराहरुको जाँचबुझ गर्न प्रमुख प्रशासकीय अधिकृतले इन्जिनियर, सब ईन्जिनियर वा अन्य कुनै कर्मचारीलाई खटाउन सक्नेछ:
- (क) त्यस्तो भवन निर्माण गर्न स्वीकृत मापदण्ड बमोजिम अनुमति लिएको छ, छैन ।
- (ख) त्यस्तो भवन नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम पास भएको नक्सा अनुसार निर्माण भएको वा भइरहेको छ, छैन ।
- (ग) त्यस्तो भवनले सार्वजनिक जग्गा, कुलो मन्दिर, चोक, ढल, नाला, बाटो, पोखरी आदि मिचेको छ, छैन ।
- (२) भवन निर्माण गर्ने व्यक्ति र भवन निर्माण कार्यसँग सम्बन्धित घरधनी, परामर्शदाता वा सुपरिवेक्षक र निर्माण ब्यावसायी वा ठेकेदार सबैले उपदफा (१) बमोजिम जाँचबुझ गर्न आउने व्यक्तिलाई निजले सोधेको जवाफ दिनु र मागेको आवश्यक कागजपत्र दिनु वा देखाउनु र आवश्यक सहयोग पुर्याउनु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिम जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यसरी खटिएको मितिले पन्ध्र दिनभित्र त्यस्तो भवन निर्माण सम्बन्धमा आवश्यक जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
- (४) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन अनुसार कसैले उपदफा (१) विपरित भवन निर्माण गरेको वा गरिरहेको पाइएमा प्रमुखले यो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिनु पर्नेछ, त्यस्तो आदेश दिनु पूर्व प्रमुख आफैले जाँचबुझ गर्दा अन्यथा पाएमा पुनः जाँचबुझको आदेश दिन सक्नेछ ।
- (५) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन अनुसार कसैले कार्यविधि बमोजिम नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति वेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा



नक्सा पास नगरी भवन बनाएको भए पाँच लाख रुपैयाँ सम्म र पास भएको नक्सामा हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिवाना गरी प्रमुखले सो भवन पुरै वा त्यसको कुनै भाग भत्काउने आदेश दिनेछ । उक्त आदेश दिनुअघि कार्यविधि सफाई पेश गर्ने मानसिव मौका दिनु पर्नेछ ।

#### १७. पुनरावेदन:

यस दफा १५ को उपदफा ४ वा ५ बमोजिम प्रमुखले दिएको आदेश चित नबुझने व्यक्तिले त्यस्तो आदेशको सूचना पाएको मितिले पैंतिस दिन भित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ । त्यस्तो पुनरावेदनको सम्बन्धमा जिल्ला अदालतबाट भएको निर्णय अन्तिम हुनेछ ।

#### १८. भवन संरचना भत्काउने र लागेको खर्च असुल गर्ने:

(१) दफा १५ उपदफा (४) वा (५) बमोजिम कुनै भवन, संरचना वा त्यसको कुनै भाग भत्काउन आदेश भएमा त्यस्तो आदेशउपर दफा १६ बमोजिम पुनरावेदन परेकोमा जिल्ला अदालतबाट त्यस्तो भवन वा त्यसको कुनै भाग भत्काउने गरी निर्णय सदर भएको मितिले पैंतिस दिनभित्र सम्बन्धित व्यक्तिले प्रमुखको आदेश वा जिल्ला अदालतको निर्णय बमोजिम त्यस्तो भवन, संरचना वा त्यसको कुनै भाग भत्काउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो भवन, संरचना वा त्यसको कुनै भाग नभत्काएमा नगरपालिकाले नै त्यस्तो भवन, संरचना वा त्यसको कुनै भाग भत्काउनेछ र त्यसरी भत्काउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।

#### १९. नक्सा पास सम्बन्धी विशेष व्यवस्था:

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो कार्यविधि प्रारम्भ हुनुअघि तत्काल प्रचलित कानून बमोजिम नक्सा पास गर्नुपर्नेमा नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी बनाएको हकमा भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालना भएको रहेछ भने नगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ प्रारम्भ भएपछि देहायको व्यवस्था गरी अभिलेखीकरण गर्न सक्नेछ ।

उक्त भवनहरूलाई अभिलेखिकरण गर्दा देहायको प्रक्रिया अबलम्बन गर्नु पर्नेछ:

(क) सम्बन्धित व्यक्तिलाई बढिमा ३ महिनाको अवधि दिई प्रमाणका साथ दरखास्त दिनको लागि सार्वजनिक सूचना प्रकाशित गर्ने ।

तर यो कार्यविधि लागु भएपछि सार्वजनिक सूचना हुनु अगावै कार्यलयको सम्पर्कमा आएका घरधनिलाई यो कार्यविधि अनुसार अभिलेखिकरण गर्न बाधा पर्ने छैन ।

सिपिएल प्रसाद  
कार्यलय



- (ख) खण्ड (क) मा उल्लेखित म्यादभित्र दरखास्त पर्न आएमा स्थलगत रूपमा प्राविधिक जाँचबुझ गरी तथा साँध संधियार समेतसँग बुझी भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालाना भए नभएको भन्ने सम्बन्धमा सम्बन्धीत वडा अध्यक्षको रोहवरमा सर्रजमिन सहितको प्राविधिक प्रतिवेदन प्राप्त गर्ने ।
- (ग) भवन निर्माण सम्बन्धी तत्कालीन मापदण्ड र संहिता पूरा गरेको यकिन भएमा हाल अभिलेखिकरण गर्नको लागि लाग्ने दस्तुर लिने ।
- (घ) भवनहरूमा रहेका कमी कमजोरी, जोखिम, पालना गर्नु पर्ने मापदण्ड र सतर्कता औल्याएर (मापदण्ड अनुसार: साइड मार्जिन, सडकको केन्द्रबाट छोडिएको दुरी, सडक अधिकार क्षेत्र नपुग भएका स्थान हरुमा आवश्यक परेको अवस्थामा जग्गा धनी आफैले उक्त संरचना वा संरचनाको भाग हटाईदिने तथा भवन संहिता अनुसार कमी कमजोरी, जोखिमहरूमा सबलिकरण गर्ने कागज गराई) नगरपालिकाले सो कुरा जनाई अभिलेखिकरण गरिनेछ । तर यस्ता भवनहरूलाई तला थपको स्वीकृति भने दिईने छैन ।
- (ङ) नक्सा नियमित गरि अभिलेखिकरण गर्ने प्रयोजनको लागी "म्याडलुङ्ग नगरपालिकाको घर नक्सा तथा सडक मापदण्ड २०७५ प्रतिवेदन" अनुसुची १ मा उल्लेखित सडक अधिकार क्षेत्र (ROW) र सेट ब्याक कायम गरी, वडा कार्यालयबाट पुर्व निर्मात भवनलाई अभिलेखमा दर्ता गर्ने सिफारिस र दस्तुर लीई अभिलेखिकरण प्रमाणपत्र प्रदान गर्ने ।
- (च) बाँसको बारवेर गरी माटोको लिउन गरेका/गाउँका प्लास्टिक/खर/ कर्कट पाताको छाना भएका अधिकतम ३ तले अस्थाई किसिमका घरहरूलाई निरीक्षण गरी कमी कमजोरी, जोखिम र पालना गर्नु पर्ने मापदण्ड र सतर्कता औल्याई अभिलेखिकरण प्रमाणपत्र जारी गर्नेछ ।
- (छ) माटोको जाडाईमा इटा/ढुंगा वा बाँस/काठ/सेन्टरवरो/टीनको बारवेर गरी प्लास्टिक/खर/ कर्कट पाताको छाना लगाएका अधिकतम ३ तले अस्थाई किसिमका घरहरूलाई निरीक्षण गरी कमी कमजोरी, जोखिम र पालना गर्नु पर्ने मापदण्ड र सतर्कता आलाैयाई अभिलेखिकरण प्रमाणपत्र जारी गर्नेछ ।
- (ज) पाँच तल्ला भन्दा अग्ला भवनहरूको हकमा भने प्राविधिक समितिको सिफारिश अनुसार गरिनेछ ।
- (झ) यस कार्यविधि अनुरूप सार्वजनिक सूचना प्रसारण गर्नु भन्दा अगाडि नगरपालिकामा नक्शा पासको लागी दर्ता भएका तर निर्माण इजाजत नलिएका तत्कालीन मापदण्ड नमोजिम पूर्व निर्मात भवनहरूलाई समेत यसै प्रक्रिया अनुरूप अभिलेखिकरण प्रमाणपत्र प्रदान गरिनेछ ।

दिपेन्द्र पाण्डे  
अध्यक्ष



यसरी दर्ता भई तत्कालीन कायम भएको राजस्व बुझाएका घरधनीलाई हाल अभिलेखिकरण गर्न लाग्ने दस्तुर वा तत्काल कायम हुने दस्तुर मध्ये बढी हुन आउने दस्तुर लिई अभिलेखिकरण गर्न सकिनेछ ।

(अ) यस नगरपालिका भित्रका बाटोको सडक अधिकार क्षेत्र (ROW) र सेटब्याक को लागी गाउँपालिका अध्यक्षबाट मिति २०८१/०७/१४ मा प्रमाणित "आठराई त्रिवेणी गाउँपालिकाको घर नक्शा तथा सडकको मापदण्ड २०८१ प्रतिवेदन" अनुसुची १ मा उल्लेख भए बमोजिम तथा "बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड २०७२" ले तोकेको न्यनतम मापदण्ड बमोजिम कायम गरिनेछ ।

(ट) तत्कालिन गाविस कायम हुदाका बखत तत्कालीन मापदण्ड बमोजिम नक्शा स्वीकृत गराई दस्तुर तिरेका घरधनीहरूलाई घर निर्माण सम्पन्न र अभिलेखिकरण प्रमाण पत्र चाहिएमा प्रमाणपत्र बापतको दस्तुर लिई अभिलेखिकरण प्रमाण पत्र प्रदान गरिनेछ । उक्त दस्तुर तिरेको प्रमाण सम्बन्धित वडा सचिवबाट प्रमाणित गरी पेश गर्नु पर्ने छ ।

(ठ) यो मापदण्ड लागु भए पश्चात घर निर्माण सुरु गरी नक्सापासको लागी पेश हुने ख तथा ग वर्गका भवन तथा संरचनाहरूमा यस मापदण्ड तथा राष्ट्रिय भवन संहिता पालना भएकामा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित नक्सापाश दस्तुर लिई १५ दिने सूचना प्रकाशित गरी सर्जमिन पश्चात घर भएको प्रमाणपत्र जारी गरिनेछ । यस्ता भवनहरूमा पालना गर्नुपर्ने मापदण्ड पालना नभएको स्थितिमा उक्त उल्लंघन अभिलेखमा उल्लेख गरी राखिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि अपार्टमेन्ट, हाउजिंग, होटेल तथा अन्य व्यावसायिक भवनको हकमा सो व्यवस्था लागू हुने छैन । साथै पाँच तल्ला भन्दा अग्ला आवासीय भवनहरूको हकमा भने प्राविधिक समितिको सिफारिश अनुसार गरिनेछ ।

अभिलेखिकरण गर्नको लागी देहायका मापदण्डहरूको परिपालना हुनु पर्नेछः

(क) ९"×९" वा ९"×१२" को पिलरमा नक्सा पास नगरी भवन निर्माण भईसकेको अवस्थामा नक्सा अभिलेखिकरण गरिनेछ ।

(ख) नक्सा पास नगरी भवन निर्माण भईसकेको तर तोकिएको मापदण्ड ९पिलर बाहेक० पुरा भएको अवस्थामा तोकिएको मापदण्ड अनुरूप नयाँ थप तला वा थप निर्माणको स्वीकृती दिँदा ९" × ९" को हकमा बढीमा जम्मा २.५ तला र ९" × १२" को हकमा जम्मा ३ तला सम्म नक्सा पास स्वीकृती दिने ।

  
दिपेन्द्र पाण्डे  
अध्यक्ष



- (ग) नक्शा- पास नगरी निर्माण गरेको भवन राष्ट्रिय भवन निर्माण आचार संहिता अनुसार नभएको र भवन निर्माण तथा नक्सापास मापदण्ड विपरीत भएमा सोहि व्यहोरा जनाई अभिलेखीकरण गरिनेछ । नयाँ थप तला वा थप निर्माणको स्वीकृती दिईने छैन ।
- (घ) घरको प्लिन्थ क्षेत्रफल १००० वर्ग फीट भन्दा बढी वा राष्ट्रिय भवन निर्माण आचार संहिता अनुसार भवन निर्माण नभएको भए र Structural Analysis को प्रतिवेदन पेश नगरेमा नयाँ थप तला वा थप निर्माणको स्वीकृती नदिने गरि अभिलेखीकरण गर्ने
- (ङ) गाउँपालिका भित्र निर्माण भैसकेका भवनहरुको हकमा नगरपालिकाले निर्धारण गरेको बाटोको सडक क्षेत्र अधिकार (Right of Way) मापदण्ड अनुसार नभएमा सो कुरा जनाई अभिलेखीकरण गरिनेछ । तर यस्ता भवनहरुलाई तला थपको स्वीकृति भने दिईने छैन ।
- (च) अभिलेखीकरण गरिएका भवन, संरचनाहरु आफैं भत्की वा भत्काईएको खण्डमा नयाँ निर्माण गर्नु परेमा नगरपालिकाले निर्धारण गरेको बाटोको सडक क्षेत्र अधिकार (Right of Way) मापदण्डमा उल्लेखित र अन्य मापदण्ड पुरा गरेमा मात्र निर्माणको स्वीकृति दिईने छ ।
- (छ) यस अधि सुचिकृत गरी पठाईएका भवनहरुलाई सुचिकृत गरिएको प्रमाणलाई आधार मानी यसै कार्यविधि अनुरूप अभिलेखीकरण प्रमाणपत्र जारी गर्न सकिनेछ ।

२०. सडकको अधिकार क्षेत्र तोक्न सक्ने:

- (१) नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ बायाँको अधिकारक्षेत्र (राईट अफ वे) को सीमा तोक्न सक्नेछ र यस प्रयोजनको लागि सडक अधिकार क्षेत्र तथा सेट ब्याक नगर प्रमुख द्वारा मिति २० मा प्रमाणित "आठराई त्रिवेणी गाउँपालिकाको घरनक्सा तथा सडक मापदण्ड २०८१" अनुसुची १ बमोजिम कायम हुनेछ ।
- (२) गाउँपालिकाले राष्ट्रिय तथा प्रदेशस्तरीय सडकको दायाँ बायाँ अधिकार क्षेत्र (राईट अफ वे) राष्ट्रिय मापदण्ड अनुसार पालना गर्नु गराउनु पर्नेछ ।
- (३) नगरपालिकाले उपदफा (१) वा (२) बमोजिमको सडकको अधिकारभित्र बनेका संरचना जुनसुकै बखत हटाउन वा भत्काउन आदेश दिन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम दिएको आदेश अनुसार कुनै व्यक्ति, संस्था वा तह ले त्यस्तो संरचना नहटाएमा वा नभत्काएमा नगरपालिकाले त्यस्तो संरचना आफैं हटाउन वा भत्काउन सक्नेछ र यसरी हटाउन वा भत्काउन लागेको खर्च सम्बन्धित व्यक्ति, संस्था वा तह बाट असुल उपर गर्नेछ ।

  
प्रद्युम्न पौडेल  
प्रमुख



२१. भवनको ढाँचा, नक्सा र डिजाइन तयार गर्ने तथा निर्माण सुपरिवेक्षण गर्ने सम्बन्धी व्यवस्था:

- (१) गाउँपालिकाले तोकेको क्षेत्रमा भवन निर्माणको लागि सो को ढाँचा र नक्सा तयार गर्न तथा त्यसको सुपरिवेक्षण गर्नको लागि देहायको व्यवस्था गरीनेछ-  
गाउँपालिकाले तोकेको क्षेत्रमा भवन निर्माणको लागि सो को ढाँचा, नक्सा र डिजाइन तयार गर्ने फर्म, कन्सल्टेन्सी, इन्जिनियर र सब इन्जिनियर अनिवार्य रूपमा गाउँकार्यपालिका सुचिकृत वा व्यवसायिक दर्ता भएको हुनु पर्नेछ । त्यस्तो फर्म, कन्सल्टेन्सी, इन्जिनियर र सब-इन्जिनियरले प्रत्येक वर्ष दर्ता नविकरण गर्नु पर्नेछ ।
- (२) यस कार्यविधि बमोजिम भवन निर्माण गर्दा क र ख वर्गको भवनको ढाँचा, नक्सा र डिजाइन तयार गर्न नेपाल इन्जिनियरिङ परीषद्बाट दर्ता भई सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको इन्जिनियरहरू बाट मात्र गर्नु पर्नेछ र सो को लागि अनुभव प्रमाणपत्र र त्यस्तो वर्गको भवन सुपरिवेक्षण त्यस्तो इन्जिनियरले गरी प्रतिवेदन समेत पेश गर्नु पर्नेछ ।
- (३) यस कार्यविधि बमोजिम भवन निर्माण गर्दा 'ग' र 'घ' वर्गको ढाँचा र नक्सा तयार गर्न सिभिल वा आर्किटेक्ट इन्जिनियरिङ विषयमा कम्तीमा प्रमाणपत्र तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको सब इन्जिनियर बाट गर्न सकिनेछ । सो को लागी अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ र त्यस्तो वर्गको भवनको सुपरिवेक्षण समेत सो सब इन्जिनियरले गर्नु पर्नेछ ।  
तर माथि उपदफा (३) मा जे सुकै लेखिएता पनि 'ग' र 'घ' वर्गको भवनको ढाँचा र नक्सा तयार गर्न, सुपरिवेक्षण गर्न र प्रतिवेदन दिन इन्जिनियर वा आर्किटेक्टलाई कुनै बाधा पर्ने छैन ।

२०. निरीक्षण एवम प्राविधिक समिति सम्बन्धी व्यवस्था:

(१) राष्ट्रिय भवन सहिता र कार्यपालिकाले तोकेको मापदण्डलाई पुर्ण रूपले पालना गराउन यो मापदण्ड प्रारम्भ भएपछि कार्यपालिकाले देहाय बमोजिम एक निरीक्षण एवम प्राविधिक समिति गठन गर्नेछ र त्यस्तो समितिले भवन निर्माणको क्षेत्रमा निरीक्षण र जाँचवुझ गरी कार्यपालिकामा सिफारिस गर्नेछ:

- |                                |            |
|--------------------------------|------------|
| क) गाउँपालिका अध्यक्ष          | संयोजक     |
| ख) प्रमुख प्रशासकिय अधिकृत     | सदस्य      |
| ग) सम्बन्धित वडाको वडा अध्यक्ष | सदस्य      |
| घ) इन्जिनियर                   | सदस्य सचिव |

(२) उपदफा (१) बमोजिम गठित प्राविधिक समितिमा आवश्यकता अनुसार अभिन र विषय विज्ञलाई आमन्त्रित गर्न सक्नेछ ।

*(Signature)*  
निमोन्द्र राय  
३१.१२.२१



(३) भवनको प्लिन्थ एरियाको क्षेत्रफल ५,००० वर्गफिट र चार तला भन्दा बढि भएमा वा स्वास्थ्य वा शैक्षिक संस्था वा कम्प्लेक्स वा पूर्ण व्यापारिक भवन भएमा अनिवार्य रूपमा यस दफा बमोजिम गठित निरिक्षण एवं प्राविधिक समितिको सिफारिसमा नक्सा पास हुनेछ ।

२१. सार्वजनिक उपयोगिता सेवा प्रयोग गर्न निर्माण इजाजत तथा सम्पन्न प्रमाणपत्र लिनु पर्ने:

अव उप्रान्त निर्माण इजाजत र पुर्ण वा आंशिक रूपमा भवन निर्माण सम्पन्न प्रमाणपत्र नलिएका भवन हरूमा विद्युत, टेलिफोन, इन्टरनेट र खानेपानी जडानको सिफारीस साथै अन्य सेवाहरु प्रदान गरीने छैन ।

२२. भवन निर्माणको आंशिक सम्पन्न प्रतिवेदन:

भवन संहिता र मापदण्डको परीधी भित्र रहि भवन निर्माणको स्वीकृत प्रदान गरीएको अवधि भित्र निर्माण कार्य सम्पन्न हुन नसकेमा भवनको जति तला को निर्माण कार्य सम्पन्न भएको छ सो को निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्न सकिने छ । यसरी निर्माण सम्पन्न प्रमाणपत्र लिई सकेपछी थप निर्माण गर्नु पर्दा नक्सा पासको सुरु अनुमतीको म्याद गुज्रेमा थप गर्नुपर्ने तलाको राजस्व तिरी पुन अनुमती लिनु पर्नेछ ।

२३. भवन निर्माण सम्पन्न प्रतिवेदन/अभिलेखिकरण नभएका भवनहरु सार्वजनिक प्रयोजनमा भाडा लिन नपाईने:

आर्थिक वर्ष २०८१/०८२ देखि सरकारी तथा नेपाल सरकारले पूर्ण वा आंशिक स्वमिात्वमा संचालित तह तथा संगठित संस्थाहरुले घर भाडामा लिनु अघि भवन संहिता तथा मापदण्ड अनुसार भए नभएको जाँच गराएर भवन निर्माण सम्पन्न प्रतिवेदनः अभिलेखिकरण भएका उपयुक्त भवन मात्र भाडामा लिन पाउने छन् । यस विपरित भाडा सम्झौता गरेमा कार्यालय प्रमुख व्यक्तिगत रूपमा जिम्मेवार हुनेछ ।

२४. सडकको क्षेत्राधिकार भित्र बनेका गैर कानुनी संरचनाहरु हटाउने:

सडकको क्षेत्राधिकार भित्र बनेका गैर कानुनी संरचनाहरुलाई शुन्य सहनशिलताको निति अपनाई भत्काउनु पर्नेछ । यस्ता गैर कानुनी भवनहरुको स्वामित्वकर्ताको नाम सहित विवरणहरु सार्वजनिक गर्ने पर्नेछ ।

२५. खुल्ला क्षेत्र सम्बन्धी ब्यवस्था:

गाउँपालिका क्षेत्रमा रहेका सार्वजनिक तथा सरकारी जग्गाहरुको संरक्षण गर्नुपर्नेछ । नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जमिनहरुलाई खुल्ला क्षेत्रको रूपमा घोषण गरी सो क्षेत्रमा सार्वजनिक हरियाली मार्क तथा उद्यानहरु रुपान्तरण गनुपर्दछ ।

२६. भवन निर्माण इजाजतपत्र राख्ने ब्यवस्था:

भवनको स्वामित्वकर्ताले भवन निर्माण अवधिभर स्वीकृत भवन निर्माण इजाजतपत्र र स्वीकृत नक्साको वेवरण निर्माणस्थलमा देखिने गरी राख्नु पर्नेछ ।

  
विप्रेक्ष्य प्राय  
अध्यक्ष



२७. भवन निर्माणमा बन्देज:

जोखिम नक्साङ्कनको आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिले वाढी, पहिरो, भू-क्षय तथा ३० डिग्री भन्दा भिरालो जमिनमा जोखिमका आधारमा जोखिमयुक्त क्षेत्रको पहिचान गरी सो क्षेत्रमा भवन निर्माण गर्न प्रतिबन्ध लगाउन नगरपालिका लाइ सिफारिस गरेमा उक्त क्षेत्रमा नगरपालिकाले भवन निर्माण गर्ने प्रतिबन्ध लगाउनु पर्नेछ ।

२८. जोखिमयुक्त संरचना तथा पर्खाल भत्काउने:

नगरपालिका क्षेत्रमा रहेका जोखिमयुक्त पर्खालहरू तत्काल भत्काउन लगाउनु पर्नेछ । घरको स्वामित्वकर्ताले सो संरचना नभत्काएमा स्वामित्वकर्ताको खर्चमा नगरपालिका स्वयंले भत्काई आवागमनलाई सहज तुल्याउनु पर्नेछ । साथै यस कार्यविधिमा तोकिए अनुसार पर्खाल लाउने अनुमति दिँदा सेटव्याक छाडेर मात्र पर्खाल लाउने अनुमति प्रदान गर्नुपर्दछ । तर निजी स्वामित्वको जग्गाभित्र सार्वजनिक आवागमनलाई प्रतिकूल प्रभाव नपर्ने गरी रुख विरुवाको हरित बार लगाउन सकिनेछ । सडकको क्षेत्राधिकार तथा उक्त सडकको सेटव्याकमा पर्ने टप, बार्दली लगायतका संरचनाहरू समेत भत्काउनु पर्नेछ ।

३०. प्रचलित कानून वमोजिम हुन

यो मापदण्डमा उल्लेखित प्रावधान प्रचलित ऐन सँग वाझिएको खण्डमा वाझिएको हदसम्म सो प्रावधान निस्कृय हुनेछ ।

३१. खारेजी र वचाउ:

१. यस मापदण्ड लागु हुनु अघि नै घर नक्सा सम्बन्धी म्याडलुङ्ग नगरपालिका बाट जारी भएका निर्णय एवं मापदण्ड खारेज गरिएको छ ।
२. यस मापदण्ड लागु हुनु अघि यस गाउँपालिकाले लागु गरेक मापदण्ड अनुरूप भए गरेका सम्पूर्ण काम कारवाहीहरू कार्यविधि वमोजिम भए गरेको मानिनेछ ।

  
दिनेन्द्र शर्मा  
प्रमुख



अनुसूची १


सड़कको अधिकार क्षेत्र ( ROW) तथा SETBACK सम्बन्धी प्रस्ताव हर

सि. न.	सड़क को नाम	row(m)	set back(m)	कैफियत
१		८	२-२	
२		८	२-२	
३		८	२-२	
४		६	२-२	
५		८	२-२	
६		८	२-२	
७		८	२-२	
८		८	२-२	
९		८	२-२	
१०		८	२-२	
११		८	२-२	
१२		८	२-२	
१३		८	२-२	
१४		६	२-२	
१५		५	१.५-१.५	
१६		७	२-२	
१७		७	२-२	
१८		८	२-२	
१९		८	२-२	
२०		८	२-२	
२१		४	१.५-१.५	
२२		५	१.५-१.५	
२३		७	२-२	
२४		८	२-२	
२५		५	१.५-१.५	
२६		५	१.५-१.५	
२७		५	१.५-१.५	
२८		४	१.५-१.५	

२२

विश्वेन्द्र पाण्डे  
म.प्र.स.





२९		४	१.५-१.५	
३०		५	१.५-१.५	
३१		६	१.५-१.५	
३२		७	२-२	
३३			१.५-१.५	
३४		५	१.५-१.५	
३५		४	१.५-१.५	
३६		५	१.५-१.५	
३७		४	१.५-१.५	
३८		४	१.५-१.५	
३९		४	१.५-१.५	
४०		४	१.५-१.५	
४१		८	२-२	
४२		४	१.५-१.५	
४३		४	१.५-१.५	
४४		८	२-२	
४५		२	०.५-०.५	
४५				
क		३	१-१	
ख		२	०.५-०.५	
४६		१२	२-२	
४७		५०	६-६	
४८		३०	६-६	
४९		२०	६-६	
५०		१२	१.५-१.५	
५१		१२	२-२	

नोट:- माथी उल्लेखि सडकको नाम हरु मा हालको ठाउ कार्यालय तथा व्यक्ति को नाम प्रयोग गरिएको र भविष्यमा आजको मितिको नाम र ठाउ अनुसार ले नै यो मापदण्ड लिइनुपर्ने

*(Signature)*  
 दिपेन्द्र पाण्डे  
 अध्यक्ष



- १) माथि उल्लेखित प्रस्तावित सडक अधिकार क्षेत्र तथा setback बाहेक अरु कुनै छुटेका सडक, नया बन्ने सडक, गल्लि, टुन्गीयेका सडक आदिको हकमा प्राविधिक समिति द्वारा अनुगमन गरि कार्यपालिकाको बैठकमा ति सडकमा राख्न सकिने सडक अधिकार क्षेत्र निर्धारण गर्न पेस गरिने
- २) माथि उल्लेखित सडक बाहेक कुनै पनि बजारका जटिल तथा साघुरो सडक को हकमा सडकको अधिकार क्षेत्र आधारभूत मापदण्डको बिपरित नहुने गरि न्युनतम ४ मि सडक अधिकार क्षेत्र र १.५-१.५ मि setback राखिने

*[Handwritten signature]*

दिनेन्द्र पौडेल  
अध्यक्ष



## अनुसुची २

भूई क्षेत्रको अनुपात (FAR)\* तथा जग्गा उपयोग प्रतिशत (Ground Coverage)

S.N.	Building Type	Maximum Ground Coverage (GCR)	Maximum Floor Area Ratio (FAR)	Maximum Total Permitted Building Area	Maximum Height
1.	Residential	70%	2.5	Plot area × 2.5	Not blocking the light plane
2.	Commercial Building	60 %	1.5	Plot area × 1.5	
3.	School, College Etc.	40%	1.258	Plot area × 1.25	
4.	Governmental, Semi-Governmental offices , poly-clinic ,nursing home	50%	2	Plot area × 2	

नो

नेपाल सरकारको २०७३ चैत्र २८ मा प्रकाशित राजपत्र अनुसार आधारभूत निर्माण मापदण्ड २०७२ राजपत्रमा प्रकाशन भएको मिति अर्थात् २०७२ चैत्र २८ गते अगावै कित्ता काट भैसकेको घडेरीको हकमा ८० वर्गमिटर क्षेत्रफल सम्मका लागि ९० प्रतिशत र सो भन्दा बढी २५० वर्ग मिटर क्षेत्रफल भएको घडेरीको हकमा ७० प्रतिशत जग्गा उपयोग प्रतिशत (Ground Coverage) दिन सकिने व्यवस्था छ ।